



लालझाडी गाउँपालिका

विनियोजन ऐन, २०७९

गाउँ सभाबाट स्वीकृत मिति:- २०७९/०३/१०

लालझाडी गाउँपालिका

कञ्चनपुर

सुदूरपश्चिम प्रदेश, नेपाल

क) लालझाडी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७९/०३/१०

प्रस्तावना:

लालझाडी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम लालझाडी गाउँसभाले यो ऐन बनाएको छ।

- सक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "लालझाडी गाउँपालिका विनियोजन ऐन, २०७९ रहेको छ।
(२) यो ऐन २०७९ साल श्रावण १ गते बेखि प्रारम्भ हुनेछ।
- आर्थिक वर्ष २०७९/८० को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७९/०८० को निमित्त गाउँ कार्यपालिका, मातहतका निकायहरू, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त अनुसूची १ मा उल्लेखित चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ५३ करोड ८३ लाख १० हजार मात्रमा नबढाई निर्दिष्ट गरिए बमोजिम स्थानीय सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।
- विनियोजन: (१) यस ऐन द्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९/०८० को निमित्त लालझाडी गाउँपालिकाको गाउँ कार्यपालिका, मातहतका निकायहरू, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिएको छ।
(२) यस ऐनले विनियोजन गरेको रकम खर्च गर्दा यसैसाथ संलग्न अनुसूची १ मा उल्लेख भए अनुसार गरिएको छ।
(३) उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि गाउँ कार्यपालिकाको कार्यालय, मातहतका निकायहरू वडा कार्यालय विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनै बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट अपुग हुने शीर्षकमा रकम सार्न सक्ने प्रस्ताव गरिएको छ। यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशत सम्म प्रमुख प्रशासकीय अधिकृतले सो भन्दा बढी १५ प्रतिशत सम्म गापा प्रमुखले र सो भन्दा बढी गाउँ कार्यपालिकाले २५ प्रतिशतमा नबढ्ने गरि कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गरि रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ। पूँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न नसकिने प्रस्ताव गरिएको छ। तर चालु तर्फको पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतमा रकम सार्न सकिने व्यवस्था गरिएको छ।
(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकमा सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट रकम सार्न परेमा गाउँसभाले स्वीकृति लिन पर्नेछ।

राना



- (५) यस दफाको अन्यत्र जुनसुकै व्यवस्था भएपनि चालु खर्चमा विनियोजित रकम खर्च नहुने भएमा पूँजीगत कार्यक्रम स्वीकृत गरी खर्च गर्न बाधा पर्ने छैन।
- (६) विविध शिर्षकमा विनियोजन भएको रकम आवश्यक शिर्षकमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ।

४. वित्तीय अनुशासनः(१)गाउँपालिकाले आफुले उठाएको राजस्व र यस ऐन बमोजिम प्राप्त गरेको अनुदान कानून बनाई खर्च गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम कानून बनाउँदा बेहायका कुराहरु पालना हुने गरी बनाउनु पर्दछ।

(क) नेपाल सरकार र प्रदेश सरकारको आर्थिक तथा वित्तीय नीति अनुशरण गर्ने।

(ख) अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोहीप्रयोजनमा खर्च गर्नुपर्नेछ।

(ग) पुँजीगतखर्चको रुपमा विनियोजित रकम चालु खर्चमा रकमान्तर गर्न पाइनेछैन।

(घ) आयव्ययको वर्गिकरण तथा लेखाङ्कन नेपाल सरकारले निर्धारण गरे बमोजिम राख्नु पर्ने।

५. थप अनुदान प्राप्त भएमा: यस विधेयकमा प्रस्ताव गरिए बाहेक नेपाल सरकार प्रदेश सरकार दातृ निकाय जनसहभागिता वा कुनै पनि स्रोतबाट थप कार्यक्रम संचालन गर्ने गरी संचित कोषमा रकम प्राप्त हुन आएमा सो रकम समेत यसै ऐन बाट विनियोजन भएको मानि संचित कोषमा जम्मा गरि संचित कोष बाट खर्च गर्न बाधा पर्ने छैन।

६. अख्तियारी तथा कार्यक्रम स्वीकृत सम्बन्धि व्यवस्थाः(१)प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि विनियोजित भएको रकम प्रचलित कानूनको अधिनमा रही खर्च गर्ने अख्तियारी यो ऐन प्रारम्भ भएको दिन देखि अधिकार प्राप्त अधिकारीलाई हुनेछ।

(२) चालुखर्च तर्फ को सम्बन्धित स्वीकृत वार्षिक बजेट कोतोकिएको खर्च शीर्षकमा विनियोजित रकमा बढी नहुने गरि कतै दर तोकिएको भए सो दर अनुसार र नतोकिएको भए बजेटको सीमाको ख्याल गरि दर स्वीकृत गरि खर्च लेखे अधिकार लालझाडी गाउँकार्यपालिका वा लालझाडी गाउँ कार्यपालिकाको कार्यालयको अधिकार प्राप्त अधिकारी तथा लेखा उत्तरदायी अधिकारीलाई प्रत्यायोजन गरिएकोछ।

(३) उपदफा (१) बमोजिम खर्च गर्ने अख्तियारीको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले विनियोजन भएको रकम निकास दिनेछ।

(४) स्थानिय सन्चित कोष व्यवस्थापन प्रणाली(सुत्रमा) भएको कुनै कार्यक्रम संशोधन गर्नु पर्ने भएमा समबन्धीत निकायको सहमतिमा गर्नु पर्नेछ।

७. खर्चअनुमोदनतथासंशोधनः(१) आ.व.२०७९/०८० का लागि स्वीकृत बजेट तथा कार्यक्रममा क्षेत्रगतमा त्रिविनियोजन भईयोजनागतक्रमगत/विभाजन हुन बाँकी रहेका बजेट तथा कार्यक्रमहरुको कार्यान्वयन गर्न गा.पा.प्रमुखको निर्णय तथा कार्यपालिकाको कार्यालय लेखा उत्तरदायी अधिकारीबाट गरिएका विनियोजनहरुमा समेत यसै ऐन बमोजिम भएको मानिनेछ।

(२) आ.व. ०७९/०८० स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा कुल विनियोजनमा फरक नपर्ने गरि शीर्षक गत विनियोजित रकममा फरक हुन गएका शिर्षक र मिलान गरिने शिर्षकको विवरण सहित तयार गरिएको संशोधन अनुसूची (२) मा संलग्न राखी स्वीकृति गरिएको छ।

८. कार्यविधि तथा मापदण्ड बनाउन सक्ने

(२) यस ऐनको कार्यान्वयन गर्न गाउँपालिकाले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधिर मितव्ययिता सम्बन्धी निर्देशिका कार्यपालिका बाट स्वीकृत गरि लागु गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम बनाएको कार्यविधि र मापदण्ड राजपत्रमा प्रकाशित गरिनेछ।

९. आदेश जारी गर्न सक्नेः(१)स ऐनको कार्यान्वयनकमा कुनै बाधा उत्पन्न भएमा गाउँकार्यपालिकाले आदेश जारी गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिमको आदेश राजपत्रमा प्रकाशित गरिनेछ।

सा.पा.

अनुसूची-१

दफा ३ को उपदफा २ अनुसार विनियोजित रकम

सि.न.	बजेट स्रोत शिर्षक	कुल बजेट रकम	चालु	पूँजीगत	वित्तिय व्यवस्था	जम्मा
1.00	आ.ब.२०७९।८० को अल्या	३०००००००	१५००००००	१५००००००		३०००००००
2.00	आन्तरिक स्रोत	११६०००००	११६०००००			११६०००००
3.00	वित्तिय समानिकरण अनुदान संघ	१०५७०००००		१०५७०००००		१०५७०००००
4.00	राजस्ववांडफांड संघ	८८८४९०००	८८८४९०००			८८८४९०००
5.00	वित्तिय समानिकरण अनुदान प्रदेश	७१८८०००		७१८८०००		७१८८०००
6.00	राजस्ववांडफांड प्रदेश	१९२८०००	१९२८०००			१९२८०००
	जम्मा	२४५२६५०००	११७३७७०००	१२७८८८००००		२४५२६५०००
संघिय सरकार/प्रदेश सरकार समपुरक र विशेष अनुदान						
7.00	विशेष अनुदान संघ	२९००००००		२९००००००		२९००००००
8.00	समपुरक अनुदान संघ	२१००००००		२१००००००		२१००००००
9.00	विशेष अनुदान प्रदेश	३२४५०००		३२४५०००		३२४५०००
10.00	समपुरक अनुदान प्रदेश	८१०००००		८१०००००		८१०००००
	जम्मा	६१३४५०००		६१३४५०००		६१३४५०००
सर्शत अनुदान संघ (विपयगत शाखा)						
11.00	सर्शत अनुदान संघ	१४९००००००	१३१४०००००	१७६०००००		१४९००००००
	कुल जम्मा	४५५६१००००	२४८७७७०००	२०६८३३०००		४५५६१००००
12.00	अन्य आम्दानी					
	NNSWA	७०००००	७०००००			
	PLGSP	५०००००	५०००००			
	गरिव संग विशेषकर कार्यक्रम	५०००००	५०००००			
	सामाजिक सुरक्षा	६५००००००	६५००००००			
	एकीकृत स्वास्थ्य पुर्वाधार विकास कार्यक्रम	१५००००००		१५००००००		
	सडक बोर्ड	१००००००		१००००००		
	जम्मा	८२७०००००	६६७०००००	१६००००००		१०००००००
	कुल जम्मा	५३८३१००००	३१५४७७०००	२२२८३३०००		५३८३१००००

राम राना



निर्णयनः २ आ.व. २०७९/०८० का लागि वार्षिक बजेट नीति तथा कार्यक्रमको तयारीको सन्दर्भमा वस्ती भेलार बडा भेला गरी बडा स्तर बाट प्राथमिकता निर्धारण भै आएका आयोजनाहरु माथी मिति २०७९/०३/१० गतेका दिन बसेको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकमा दफावार छलफल भै बैठकबाट प्राप्त सुझाव सल्लाह बमोजिम स्थानिय निकाय संचालन ऐन २०७४, स्थानिय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७५ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट प्राप्त मार्ग दर्शन तथा बजेट सिलिङले निर्दिष्ट गरे बमोजिमको ढाँचामा तयार पारी मिति २०७९/०३/१० गते बसेको गाउँपालिका कार्य समिति बैठक मार्फत पेश हुन आएको गत आ.व. ०७७/०७८ को यथार्थ आय विवरण आ.व. ०७८/०७९ को संशोधित आय व्यय विवरण र आगामी आ.व. ०७९/०८० को निम्नानुसारको अनुमानित वार्षिक बजेट पारित गर्ने निर्णय गरियो।

अनुसूची-१
लालझाडी गाउँपालिकाको आयको प्रक्षेपण

आम्दानी विवरण		गत आ.व. २०७७/७८ को यथार्थ आय	चालु आ.व. २०७८/७९ को संशोधित आय अनुमान	आगामी आ.व. २०७९/८० को अनुमानित आम्दानी
संकेत नं.	शीर्षकहरु			
32122	गत वर्षको मौज्दात	५७५४४६७३	५०८३३०००	३०००००००
आन्तरिक राजस्व				
11313	एकिकृत सम्पत्ती कर	१५३८०८९	१५७५०००	१७०००००
11314	भूमिकर/मालपोत कर	८१४३५५	२५००००	३३००००
11321	घर बहाल कर	३११३०	८२५००	९००००
11322	बहाल विटोरी कर	३९२००	१००००	९००००
11632	कवाडी कर		१२०००	२००००
	जग्गा रजिष्ट्रेशन शुल्क		८०००००	८५००००
11691	अन्य कर	४४६४०	१३२०००	
14191	पर्यटन शुल्क			२५०००
14212	सरकारी सम्पत्तीको बिक्रीबाट प्राप्त रकम		३६०००००	४१०००००
14213	अन्य बिक्रीबाट प्राप्त रकम	३५२३३३२	५०००००	५५००००
14225	यातायात क्षेत्रको आम्दानी		५५०००	२०००००
14242	नक्सापास दस्तुर		२२०००	२५०००
14243	सिफारीस दस्तुर	१८१६३९९	१२५००००	१३०००००
14244	व्यक्तिगत घटना दर्ता दस्तुर	१२७५००	१३२०००	१४००००
14245	नाता प्रमाणित दस्तुर	३०३५०	११००००	१२००००
14249	अन्य दस्तुर	१३९५२२६	९७५०००	८०००००
14253	व्यवसाय रजिष्ट्रेशन दस्तुर	७१८५८४	८०००००	८५००००
14254	रेडियो/एफ.एम. सञ्चालन दस्तुर		१००००	१००००

१५/११/२०७९
लाल राना

14312	प्रशासक दण्ड जरिवाना जफत	२५००००	१०००००	२०००००
14529	अन्य राजस्व (लिलाम बिक्री)		८९०८५	१०००००
15111	बेरुजु		०	५००००
	कृषि/पशु हाट बजार सञ्चालन			
	जम्मा	१०३२८८०५	१०५०४५८५	११६०००००

अन्तर सरकारी वित्तीय हस्तान्तरण

	नेपाल सरकारबाट प्राप्त अनुदान			
	वित्तीय समानिकरण अनुदान	९२७०००००	९९१०००००	१०५७०००००
	राजस्व बाण्डफाँड	५९०१७१९२	७३०४५०००	८८८४९०००
	सशर्त अनुदान	१२८९८४२७७	१४७५१००००	१४९००००००
	समपुरक अनुदान	८७५००००	१३७०००००	२९००००००
	विशेष अनुदान	०	२०८०००००	२१००००००
	जम्मा	२८९४५१४६९	३५४१५५०००	३९३५४९०००
	प्रदेश सरकारबाट प्राप्त अनुदान			
	वित्तीय समानिकरण अनुदान	६९२८०००	६८२९०००	७९८८०००
	राजस्व बाण्डफाँड	२६८२१४९	१५९२०००	१९२८०००
	सशर्त अनुदान	९८९७२७२	१०००००००	०
	समपुरक अनुदान	१२३७९१५०	३०००००००	८१०००००
	विशेष अनुदान	४७७९६००	५००००००	३२४५०००
	जम्मा	३६६६६१७१	५३४२१०००	२०४६१०००
	संघ र प्रदेशको जम्मा	३२६११७६३९	४०७५७६०००	४१४०१००००

अन्य आय

१	सामाजिक सुरक्षा भत्ता	३३६९५५०३	४९८२८३४४	६५००००००
२	समावेशी विकास कार्यक्रम	७०००००	७०००००	७०००००
३	पि एल जि एस पि बाट प्राप्त	८५२७५	३६९५२५	५०००००
४	गरीब संग विशेषकर कार्यक्रम	५३९८००	५३९८००	५०००००
५	सडकबोर्ड नेपाल	९६८८७१	१००००००	१००००००
६	एकिकृत स्वास्थ्य पुर्वाधार विकास कार्यक्रम			१५००००००
	जम्मा	३५९८९४४९	५२४३७६६९	८२७०००००
	जम्मा	४२९९८०५६६	५२९३५१२५४	५३८३१००००

निर्मल राना
अध्यक्ष